



## लोक सेवा आयोग

### सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा परीक्षा संचालन शाखा



आ.प्र.तर्फ तह ६, सहायक लेखा अधिकृत पदको लिखित परीक्षाको परीक्षा केन्द्र संशोधन गरिएको सम्बन्धी सूचना

निकाय:	श्री नेपाल विद्युत प्राधिकरण	विज्ञापन प्रकाशित मिति:	२०७८/०५/१८	लि.प. कार्यक्रम प्रकाशित मिति:	२०७८/१०/२३	परीक्षा केन्द्र संशोधन मिति :	२०७८/११/०९
--------	------------------------------	-------------------------	------------	--------------------------------	------------	-------------------------------	------------

कोभिड - १९ संक्रमणका कारण स्थगित रहेको प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक लेखा अधिकृत, प्रशासन, लेखा तह-६, आ.प्र. तर्फको परीक्षा केन्द्र देहाय बमोजिम संशोधन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । कोभिड-१९ संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने हुँदा परीक्षा शुरु हुनुभन्दा कम्तीमा ३ (तीन) घण्टा अगावै नेपाल विद्युत प्राधिकरणमा अनिवार्य रुपमा जानकारी दिनु पर्नेछ ।

क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह, उपसमूह, तह	लिखित परीक्षा मिति समय		उ.सं.	साविक परीक्षा केन्द्र	संशोधित परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र				देखि	सम्म
१	प्र.६/आ.प्र.९	आ.प्र.	सहायक लेखा अधिकृत, प्रशासन, लेखा, ६	२०७८ फागुन २९ गते दिनको २:०० बजे (संयुक्त पत्र)	२०७८ चैत्र १ गते दिनको २:०० बजे	१३४	श्री एनसिए (NCA) कलेज अफ मेनेजमेण्ट, अनुपमार्ग, मीनभवन ।	श्री कोलम्बस कलेज, शंखमुल मार्ग, नयाँ बानेश्वर ।	१	१३४

#### द्रष्टव्यः

- उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
- परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
- परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter)मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रुपमा लिई आउनु पर्नेछ ।
- आयोगबाट जारी भएको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालना गरी परीक्षा सञ्चालन गरिनेछ ।
- परीक्षार्थीहरू सबैले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा नेपाल विद्युत प्राधिकरणको वेब साइटमा गई विद्युतीय माध्यमबाट कोभिड सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रुपमा भर्नुपर्नेछ ।
- कोभिड - १९ संक्रमित उम्मेदवारहरूको लागि विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने भएकोले त्यस्ता उम्मेदवारहरूले आफू संक्रमित भएको जानकारी नेपाल विद्युत प्राधिकरणमा अग्रिम रुपमा गराउनु पर्नेछ ।

#### कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले माक्स लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर र खानेपानी समेत लिई आउनु पर्नेछ ।
- परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा १ घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नु पर्नेछ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।